



बरेड गाउँपालिका  
गाउँकार्यपालिकाको कार्यालय  
हुग्दिशिर, बागलुङ

फोन नं.— ९८५७६३२३२८

इमेल —[info@barengmun.gov.np](mailto:info@barengmun.gov.np)

वेब —[www.barengmun.gov.np](http://www.barengmun.gov.np)

गण्डकी प्रदेश, नेपाल

करारमा सेवा लिने सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०७७/१२/२४)

यस कार्यालयको मिति २०७७/१२/१९ को निर्णय अनुसार गाउँपालिका अन्तरगतका अस्थायी कोविड-१९ अस्पताल र पछि १० शैयाको आधारभूत अस्पतालमा परिणत हुने हुग्दिशिर स्वास्थ्य चौकीमा कामकाज गर्नको लागि स्वास्थ्य शाखा अन्तर्गत रहने गरी तपशिल बमोजिमको पदमा देहायको संख्या र योग्यता भएको प्राविधिक कर्मचारी करार सेवामा भर्ना गर्नु पर्ने भएकाले यस अगाडी पनि सूचना जारी भएकोमा कुनै पनि निवेदन नपरेकोले दोश्रो पटक यो सूचना प्रकाशन गर्ने काम भएको छ। योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र कार्यालय समय सम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

सूचना नं	पद	तह	सेवा	समुह	माग संख्या	शैक्षिक योग्यता
सूचना नं ८/२०७७/७८	मे अ	अधिकृत आठौँ	स्वास्थ्य	चिकित्सा	१	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम बि बि एस कोर्ष उत्तीर्ण गरि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको
सूचना नं ९/२०७७/७८	ल्याब असिस्टेण्ट	सहायक चौथो	स्वास्थ्य	मे ल्या टे	१	मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याब असिस्टेण्ट वा ल्याब टेक्निसियन कोर्ष उत्तीर्ण गरि नेपाल स्वास्थ्य ब्यबसायी परिषदमा दर्ता भएको

१. शैक्षिक योग्यता र अनुभव:

- नेपाली नागरिक।
- ल्याब असिस्टेण्टको हकमा १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको साथै मेडिकल अफिसरको हकमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको।
- अन्य प्रचलित कानून द्वारा अयोग्य नभएको।
- दरखास्तमा संलग्न गर्नुपर्ने: उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ। पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्नेछ।
- दरखास्त दस्तुर:- मे अ को लागि मेडिकल अफिसरको लागि रु १००० र ल्याब असिस्टेण्टको लागि रु. ६०० गाउँपालिकाको प्रभु बैंक खाता न. १७०००२०११२७१७५०००००१ मा दाखिलागरेको भौचर संलग्न हुनुपर्ने छ।
- छनौटको किसिम: अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक।
- अन्तरवार्ता मिति सम्पर्क मितिमा तोकिने छ।
- तलब सुविधा:- मेडिकल अफिसरको लागि गाउँपालिकाले तोके बमोजिम र ल्याब असिस्टेण्टको लागि मासिक रु. २०,०००।-
- दरखास्त बुझाउने अन्तिम मिति: २०७७/१२/३० गते कार्यालय समय भित्र।
- सम्पर्क मिति: २०७७/१२/३१ गते
- थप जानकारीको लागि

स्वास्थ्य शाखा — ९८६५०६१८१०

---|---

सूचना प्रविधि शाखा— ९८४७६५९३२७

नोट: उम्मेदवारको छनौट बरेड गाउँपालिका करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि, २०७६ बमोजिम हुनेछ।

रमेश थापा

प्रमुख प्रशासकीय अधिकृत